



योजना

केन्ट काउन्टी स्वागत योजना (Kent Country Welcome Plan): सामुदायिक योजनाले थप समावेशी र स्वागत गर्ने केन्ट काउन्टीतर्फ काम गर्न केन्ट काउन्टीमा नयाँ अमेरिकीहरूका लागि शीर्ष प्राथमिकता र अवरोधहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। 800+ सर्वेक्षण र 25 केन्द्रित समूहहरूमार्फत हाम्रो समुदायमा नयाँ अमेरिकीहरूबाट आएको प्रतिक्रिया जम्मा गरिएको थियो। यो डाटा केन्ट काउन्टीभरिका 40+ संस्थाको कार्यदलद्वारा सिर्जना गरिएको केन्ट काउन्टी स्वागत योजना (Kent Country Welcome Plan) मा सूचित गरियो र सेप्टेम्बर 2020 मा रिलिज गरियो।

हाम्रो नयाँ अमेरिकी समुदायबाट आएको प्रतिक्रियाले यी पाँच वटा शीर्ष प्राथमिकता खुलासा भयो:

1. मेरो इच्छित पेशामा काम गर्ने स्वतन्त्रता
2. मेरो संस्कृति, धर्म र परम्पराहरू कायम राख्ने स्वतन्त्रता
3. इच्छित स्तरको अङ्ग्रेजी भाषा हासिल गर्ने
4. मरो बालबालिकाहरूको शिक्षा, सुरक्षा र भविष्यमा सक्रियताका साथ संलग्न हुने
5. अमेरिकीहरूलाई मेरो संस्कृति, धर्म र परिस्थितिहरू बुझाउने

केन्ट काउन्टी स्वागत योजना (Kent Country Welcome Plan, KCWP) पाँच वटा वर्गमा व्यवस्थित गरिएको छ:

1. समुदायहरूमा संलग्न हुने
2. नयाँ अमेरिकीहरूको आर्थिक सम्भावनालाई अधिकतम बनाउने
3. नयाँ अमेरिकीहरूका शैक्षिक परिणामहरू सुधार गर्ने
4. सेवाहरूमा निष्पक्ष पहुँच उपलब्ध गराउने
5. केन्ट काउन्टीका सबै निवासी सुरक्षित छन् र सुरक्षित महसुस गर्छन् भनी सुनिश्चित गर्ने

संलग्न हनहोस

40+ संस्थागत कार्यदलको साथमा KCWP स्टियरिङ कमिटिले KCWP को कार्यान्वयन चरण सुरु गर्न प्रत्येक वर्गका लागि लक्ष्य र मेट्रिकहरू स्थापना गर्‍यो। स्वागत गर्नु न्यूनतम प्रयास हो र हामीले नयाँ अमेरिकीहरूलाई स्वागत गर्छौं र हामी व्यक्ति र समावेशी समुदाय, आवद्धता र व्यक्ति तथा तिनीहरूका परिवारहरू सफल हुने स्थान सिर्जना गर्न काम गरिरहेका छौं भनी देखाउनका लागि समुदायव्यापी कार्यहरूद्वारा समर्थन गरिएको हुनुपर्छ। हाम्रो अर्को चरण भनेको हामीले सेवा प्रदान गर्न विविध समुदायहरू प्रतिबिम्बित गर्ने सदस्यहरू समावेश गर्न केन्ट काउन्टी स्वागत योजना (Kent Country Welcome Plan) को सहयोगी, बहु-संस्थागत समूह बनाउने हो। KCWP सहयोगीका सदस्यहरूले आफ्नो अनुपम दृष्टिकोण र अनुभवले सबैभन्दा प्रभाव पार्ने प्राथमिकताको कार्यसमूह छनोट गर्नु हुने छ। KCWP सहयोगी समुदाय सदस्यहरूको सदस्य बन्न यो संक्षिप्त सर्वेक्षण भर्न आमन्त्रित गरिएको छ।



पष्ठभूमि

केन्ट काउन्टी भनेको 40 भन्दा बढी भाषाहरू बोल्ने लगभग 112 देशका निवासीहरूको घर हो। काउन्टी स्वागत योजना (Kent County Welcome Plan) नयाँ अमेरिकीहरूलाई स्वागत गर्न र हामीले सँगै वृद्धि हुन र सफल हुन सक्ने आवद्धताको भावना सुनिश्चित गर्न स्थापना गरिएको थियो। 2018 र 2019 दुवैमा हाम्रो समुदायले Gateways for Growth अनुदान पुरस्कारहरू प्राप्त गर्नुभयो। Gateways for Growth (G4G) भनेको राष्ट्रिय पहल हो जसले समुदायहरूलाई नयाँ अमेरिकी जनसङ्ख्यामा अनुकूलित आर्थिक प्रभावका रिपोर्टहरूका साथै नयाँ अमेरिकीहरूका लागि थप स्वागत र समावेशी हुने बहु-क्षेत्रीय योजनाहरू सिर्जना गर्नका लागि अनुकूल रणनीतिक योजना समर्थन सिर्जना गर्न मद्दत गर्छ। यो दुई वटा संस्था [Welcoming America](#) र [American Immigration Council](#) (पहिले New American Economy) को सहकार्य हो। Grand Rapids भनेको G4G समर्थन प्राप्त गरेको 35 वटा राज्यभरिका 71 वटा विभिन्न स्थानहरूमध्ये एक हो। अनुदान प्राप्तकर्ताको रूपमा हाम्रो समुदायले हाम्रो स्थानीय आप्रवासी समुदायका बारेमा अनुकूलित आर्थिक अनुसन्धान रिपोर्ट सिर्जना गर्न

डाटा

यहाँ जम्मा गरिएका डाटाका केही हाइलाइटहरू छन्:

- 2011 र 2016 बिचमा केन्ट काउन्टीमा 24.1% जनसङ्ख्या वृद्धिका लागि आप्रवासीहरू उत्तरदायी थिए
- केन्ट काउन्टीको GDP मा आप्रवासीहरूले \$ 3.3 बिलियन योगदान दिए। आप्रवासी घरपरिवारहरूले आम्दानीमा \$ 1.3 बिलियन कमाउनुभयो र खर्च गर्ने शक्तिमा लगभग \$950 मिलियन गराउनुभयो (2016)
- केन्ट काउन्टीमा 25 वर्ष र सोभन्दा माथि उमेरका हाम्रा 27% आप्रवासी जनसङ्ख्या र 25 वर्ष वा सोभन्दा माथि उमेरका हाम्रा 21.8% शरणार्थी जनसङ्ख्याले स्नातक वा सोभन्दा माथिको डिग्री हासिल गरेका छन् (2016)
- केन्ट काउन्टीमा 2,031 आप्रवासी उद्यमीहरू थिए (2019)
- हाम्रो 8.6% जनसङ्ख्या बनाएर केन्ट काउन्टी घर भनिने 55,595 आप्रवासी थिए (2019)

सहयोगी लिङ्कहरू:

यहाँ अङ्ग्रेजी वा स्पेनिस भाषामा पूर्ण योजना हेर्नुहोस्:

www.kentcountynewamericans.org

सामाजिक सञ्जालमा नवीनतम रहनुहोस्:

www.facebook.com/KentCountyWelcomePlan

स्वागत योजना समन्वयक:

Hollin De La Cruz: hollin.delacruz@kentcountymi.gov